

षडानन्द नगरपालिकाको कर्मचारी कल्याण कोष सञ्चालन निर्देशिका

२०७८



षडानन्द नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
दिङ्ला भोजपुर

स्वीकृत मिति : २०७८/११/२७




प्रमाणिकरण
दीरवल राई
जगर प्रमुख

प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख

नगरपालिकामा कर्मचारीहरुको वहाल र अवकासको समयमा प्राप्त गर्ने उपदान, औषधि उपचार, निवृत्तभरण लगायतका कर्मचारीहरुले प्राप्त गर्ने आर्थिक सुविधालाई व्यवस्थित र जिम्मेवार रुपमा सञ्चालन र सुरक्षणको प्रत्याभूत गर्न षडानन्द नगरपालिकाका कर्मचारीहरुको लागि कल्याण कोषको स्थापना र सञ्चालन गनका लागि नेपालको संविधानको अनुसूची ८ ले दिएको एकल अधिकार तथा स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ दफा ११ उपदफा २ (ड) बमोजिमले दिएको अधिकार प्रयोग गरी षडानन्द नगरपालिकाले देहायको निर्देशिका बनाई लागू गरेको छ ।

परिच्छेद-१
संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भ : १) यस निर्देशिकाको नाम “षडानन्द नगरपालिकाको कर्मचारी कल्याण कोष संचालन निर्देशिका २०७८” रहेको छ ।

२) यो निर्देशिका नगर सभाबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ ।

२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिका मा

क) “कोष” भन्नाले षडानन्द नगरपालिकाका कर्मचारी कल्याणको लागि स्थापना गरेको कोष सम्झनु पर्दछ ।

ख) “ऐन” भन्नाले स्थानीय सरकार संचालन ऐन २०७४ सम्झनु पर्दछ ।

ग) “नगरपालिका” भन्नाले षडानन्द नगरपालिका, दिडला भोजपुर सम्झनु पर्दछ ।

घ) “सभा ” भन्नाले नगरपालिकाको सभा सम्झनु पर्छ ।

ङ) “बोर्ड” भन्नाले नगरपालिकाको बोर्ड सम्झनु पर्छ ।

च) “संचालक समिति” भन्नाले कोष सञ्चालनको लागि गठन भएको सञ्चालक समिति सम्झनु पर्छ ।

छ) “आर्थिक वर्ष” भन्नाले श्रावण एक गतेबाट शुरु भई आषाढ मसान्तमा समाप्त हुने अवधिलाई सम्झनु पर्दछ ।

ज) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले षडानन्द नगरपालिकाको कार्यालयका सचिव वा प्रशासकीय अधिकृत सम्झनु पर्छ ।

षडानन्द नगरपालिका
नगर कार्यपालिकाका अध्यक्ष
१ नं. प्रदेश दिडला, भोजपुर, नेपाल
२०७२

प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख



प्रमाणिकरण
वीरबल राई
नगर प्रमुख

परिच्छेद -२

कल्याण कोषको स्थापना सम्बन्धी व्यवस्था

३. कल्याण कोषको व्यवस्था : (१) नेपालको संविधानको अनुसूची ८ ले दिएको एकल अधिकार तथा स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ दफा ११ उपदफा २(ड) बमोजिम ले दिएको अधिकार प्रयोग गरी षडानन्द नगरपालिकाका कर्मचारी कल्याण कोषको नाममा एक कोष स्थापना गरिएको छ ।

(२) उपविनियम (१) बमोजिमको कोषमा देहाय बमोजिमका सम्पूर्ण रकमहरू रहनेछन्।

(क) कर्मचारी कल्याण कोषको लागि हालसम्म छुट्याइएको सम्पूर्ण रकम,

(ख) प्रत्येक आर्थिक वर्षमा षडानन्द नगरपालिकाको नगरसभाले विनियोजन गरेको रकम,

(ग) सदस्यता शुल्कबाट प्राप्त रकम,

(घ) नगरपालिकाबाट कोषलाई अनुदान स्वरूप प्राप्त रकम,

(ङ) कर्मचारीहरूको सहमति अनुसार पारिश्रमिकबाट कट्टा गरेको बीमाको प्रिमियम, निवृत्तभरण वापतको योगदान रकम,

(च) कोषको सञ्चित पूँजीलाई उपार्जनीय कार्यमा परिचालन गरी त्यसबाट प्राप्त हुने रकम,

(छ) कर्मचारीलाई उपलब्ध गराउने थप आर्थिक सहायता वापतको रकम,

(ज) कोषको रकम ऋण लगानी गरी त्यसबाट प्राप्त सावा तथा व्याज रकम,

(झ) कुनै व्यक्ति वा संस्था वा निकायद्वारा कोषलाई प्राप्त हुने सहयोग वा अनुदान रकम,

(ञ) औषधी उपचारको लागि नगरपालिकाले प्रत्येक वर्ष जम्मा गरेको रकम,

(ट) वैदेशिक सरकार, व्यक्ति वा निकायबाट प्राप्त हुने सहयोग रकम, तर यस्तो सहयोग प्राप्त गर्नु अघि नेपाल सरकारको पूर्व स्वीकृति लिनु अनिवार्य हुनेछ ।

(३) उपविनियम (२) बमोजिम कोषमा जम्मा भएको रकम सञ्चालक समितिको निर्णयबाट पायक पर्ने कुनै बैंक वा स्वीकृत वित्तीय संस्थामा "कर्मचारी कल्याण कोष" नामक खाता खोली आर्थिक कारोवारको सञ्चालन गरिनेछ ।

४. सदस्यता : (१) नगरपालिकाका स्थायी कर्मचारी स्वतः कर्मचारी कल्याण कोषको सदस्य हुनेछन्। साथै अन्य कर्मचारीको हकमा सदस्यता स्वेच्छिक हुनेछ ।



प्रमाणिकरण
वीरबल राई
नगर प्रमुख



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख

(२) उपविनियम (१) बमोजिम प्राप्त सदस्यता त्यस्तो कर्मचारी जुनसुकै कारणबाट सेवा निवृत्त भएतापनि सेवा निवृत्त भएपछि स्वतः समाप्त हुनेछ ।

५. खाता सञ्चालन : कोषको आर्थिक कारोवारको लागि खाता सञ्चालन समितिका अध्यक्ष, सदस्य र सदस्य-सचिव मध्ये दुईको संयुक्त दस्तखतबाट हुने छ, जसमा सदस्य-सचिवको दस्तखत अनिवार्य हुनेछ ।

६. कोषको प्रयोग : देहाय बमोजिमका कामको लागि कर्मचारी कल्याण कोषको रकम प्रयोग गर्न सकिने छ ।

(क) नगरपालिकाका कर्मचारीहरूलाई उपदान दिन ।

(ख) कर्मचारी वा निजका परिवारका आश्रित सदस्यलाई औषधोपचार गर्नु परेमा कर्मचारीको सञ्चित रकममध्येबाट सञ्चालक समितिको सिफारिसमा बोर्डको स्वीकृत बमोजिम उपलब्ध गराउने रकम,

(ग) बीस वर्ष वा सो भन्दा बढी नगरपालिकामा स्थायी सेवा गरेका स्थानीय तह वा स्थानीय निकायबाट नियुक्ती भएका स्थायी कर्मचारीले उपदान लिन नचाहेमा र निवृत्तभरण वापत कोषमा योगदान रकम जम्मा गरेको रहेछ भने त्यस्ता कर्मचारीलाई उपलब्ध गराइने निवृत्तभरण रकम,

(घ) कर्मचारीका छोराछोरीलाई शिक्षा दिनको लागि सापटी चाहिएमा कर्मचारीको सञ्चित रकम मध्येबाट सञ्चालक समितिको सिफारिसमा बोर्डबाट स्वीकृत रकम,

(ङ) कुनै कर्मचारीलाई दैवी प्रकोप वा दुर्घटनाको कारण आर्थिक सडकट परेमा वा घर निर्माण वा घर मर्मत गर्नु परेमा तोकिएको व्याजदरमा सञ्चालक समितिको सिफारिसमा बोर्डले स्वीकृत गरेको रकम,

(च) सेवामा वहाल रहँदै कुनै कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई आर्थिक सहयोगको रूपमा सञ्चालक समितिको सिफारिसमा बोर्डले स्वीकृत गरेको आर्थिक सहायता वापतको एकमुष्ट रकम,

(छ) कुनै कर्मचारी वा निजको परिवारको कुनै सदस्यको मृत्यु भएमा सञ्चालक समितिको सिफारिसमा बोर्डले स्वीकृत गरेको दाह संस्कार र किरिया खर्च वापतको रकम,

परिच्छेद - ३

सञ्चालक समितिको गठन र बैठक प्रक्रिया

७. सञ्चालक समितिको गठन विधि : (१) कर्मचारी कल्याण कोषको सञ्चालन तथा व्यवस्थापनको लागि एक सञ्चालक समितिको गठन गरिनेछ ।

(२) उपनियम (१) बमोजिम गठन गरिने सञ्चालक समितिमा देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरू रहने छन्।

(क) प्रमुख प्रशासकीय अधिकृत - अध्यक्ष



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख

ख) नगरपालिकामा कार्यरत स्थायी कर्मचारी मध्ये सञ्चालक समितिले तोकेको एकजना कर्मचारी - सदस्य

(ग) लेखा प्रमुख - सदस्य सचिव

८. सञ्चालक समितिको बैठक : (१) सञ्चालक समितिको बैठक समान्यतया: महिनामा एकपटक बस्नेछ र आवश्यकता अनुसार थप बैठक बस्न सक्ने छ।

(२) सञ्चालक समितिको बैठक अध्यक्षले तोकेको समयमा नगरपालिकाको कार्यालयमा बस्ने छ।

(३) बैठकको निर्णय सामान्यतया: सर्वसम्मत रूपमा गरिनेछ। यदि सर्वसम्मत रूपमा निर्णय हुन नसकेमा बहुमतको निर्णयलाई सञ्चालक समितिको निर्णय मानिनेछ। कुनै विषयमा बहुमतबाट निर्णय हुन नसकी मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ।

(४) समितिले बैठकमा कुनै व्यक्तिलाई विशेषज्ञको रूपमा आमन्त्रण गर्न सक्नेछ। तर, त्यस्ता विशेषज्ञलाई मतदान गर्ने अधिकार हुने छैन।

(५) सञ्चालक समितिको बैठकमा भएको काम तथा निर्णय सञ्चालक समितिमा कुनै पद रिक्त भएको वा कुनै सदस्य अनुपस्थित भएको कारणले मात्र अवैध हुने छैन।

(६) सञ्चालक समितिको बैठकमा भाग लिएर वापत कुनै पनि किसिमको भत्ता तथा सुविधा उपलब्ध गराइने छैन।

(७) सञ्चालक समितिको प्रशासनिक खर्च नगरपालिकाबाट व्यहोर्नु पर्नेछ। यस कोषबाट प्रशासनिक काममा खर्च गर्न सकिने छैन।

९. बैठकको गणपूरक संख्या: कर्मचारी कल्याण कोष सञ्चालक समितिको जम्मा सदस्य संख्याको पचास प्रतिशत सदस्यको उपस्थित नभई बैठकको गणपूरक संख्या पुगेको मानिने छैन।

परिच्छेद ४

आर्थिक सहयोग तथा ऋण

१०. आर्थिक सहयोग तथा ऋण पाउने : (१) कम्तीमा ५ (पाँच) वर्ष नगरपालिकाको सेवा गरेका स्थायी र स्वेच्छिक कर्मचारीले कोषबाट आर्थिक सहयोग वा ऋण माग गर्न सक्नेछन्। तर स्वेच्छिक कर्मचारीको हकमा नीजले जम्मा गरेको रकमको आधारमा ऋण माग गर्न सक्नेछ। नीजलाई निजले जम्मा गरेको रकमको ७० प्रतिशत ऋण उपलब्ध गराइनेछ।

(२) उपविनियम (१) बमोजिम आर्थिक सहायता वा ऋण रकम उपलब्ध गराउँदा ऋण माग गर्ने कर्मचारीको मागको औचित्यता हेरी स्वीकृतिको लागि समितिले बोर्ड समक्ष सिफारिस गर्नुपर्नेछ।



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख

(३) उपविनियम (२) बमोजिम समितिले आर्थिक सहायता वा ऋण दिन नमिल्ने भनी गरेको सिफारिसमा बोर्डले आर्थिक सहायता वा ऋण दिने गर्न पाउने छैन ।

(४) तर निर्देशिका (६) को खण्ड (ड) (च) र (छ) बमोजिमको हकमा यस कोषबाट सुविधा लिन सेवा अवधिको सिमा रहने छैन ।

११. आर्थिक सहयोग तथा ऋण नपाउने : देहायका कर्मचारीले आर्थिक सहयोग वा ऋण पाउने छैनन्:

(क) यो निर्देशिका प्रारम्भ भएका बखत सेवाबाट अवकाश पाइसकेका कर्मचारी ।

(ख) सेवा अवधि ५ (पाँच) वर्ष पूरा नभएका कर्मचारी ।

(ग) नगरपालिकाको सम्पत्ति हिनामिना गरेको वा भ्रष्टाचार गरेको अभियोगमा कारवाही चलिरहेको कर्मचारी ।

१२. कबुलियतनामा गर्नु पर्ने : यो निर्देशिका बमोजिम ऋण प्राप्त गर्ने कर्मचारीले त्यस्तो ऋण प्राप्त गर्नु अघि अनुसूची-१ मा तोकिए बमोजिम को ढाँचामा कबुलियतनामा गर्नु पर्नेछ ।

१३. समितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार :

(क) अध्यक्षको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :

(१) कोषको बैठकको अध्यक्षता गर्ने,

(२) कोषको सम्पूर्ण गतिविधिको नेतृत्व गर्ने,

(३) कोषका हरेक क्रियाकलापको जवाफदेहीता वहन गर्ने,

(४) बैठकमा मत बराबर भएमा निर्णायक मत दिने,

(५) बैठकको निर्णय कार्यान्वयन गराउने,

(६) बैठक राख्न निर्देशन दिने,

(७) समितिका अन्य सदस्यहरुलाई आवश्यक निर्देशन दिने,

(८) समितिको निर्णय कार्यान्वयन गराउने,

(९) समितिबाट पारित भई आएका बोर्डमा राख्नु पर्ने विषयहरु बोर्डमा पेश गर्ने ।

(ख) सदस्य सचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(१) कोषको सचिवालयको कार्य सञ्चालन गर्ने,



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख

- (२) कोषको बैठकमा पेश गर्ने छलफलका विषयहरु अध्यक्षसँग परामर्श गरी तयार गर्ने,
- (३) बैठकको निर्णय अभिलेखन गरी राख्ने,
- (४) बैठकको निर्णय कार्यान्वयन गर्ने,
- (५) अध्यक्षको निर्देशन अनुसार कार्यसञ्चालन गर्ने,
- (६) कोषको चल अचल सम्पतिको जिम्मा लिने,
- (७) निर्णय पुस्तिका राख्ने,
- (८) अध्यक्षको निर्देशनमा बैठक बोलाउने ।

(ग) सदस्यको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :

- (१) समितिको बैठकमा नियमित रुपमा भाग लिने,
- (२) समितिको बैठक र कार्यहरुमा अन्य पदाधिकारीलाई सघाउने,
- (३) समितिले दिएको जिम्मेवारीको वहन गर्ने ।

१४. समितिको काम, कर्तव्य र अधिकार : कोष सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ।

- (क) बैठकबाट पारित निर्णय कार्यान्वयन गर्ने,
- (ख) नगरपालिकाको बोर्ड, सभासँग सु-सम्बन्ध कायम राखी नगरपालिकाबाट कोषको लागि आर्थिक श्रोत जुटाउन प्रयास गर्ने,
- (ग) कोषको आय वृद्धि गर्न विविध कार्यक्रम सञ्चालन गर्ने,
- (घ) कोषका सदस्यहरुलाई समानताको आधारमा सुविधाहरु उपलब्ध गराउने,
- (ङ) कोषको सञ्चित पूँजीलाई उर्पाजनीय कार्यमा उपयुक्त तरिकाले परिचालन गर्ने,
- (च) गत आर्थिक वर्षको हर हिसावको लेखापरीक्षण गराउने व्यवस्था मिलाउने,
- (छ) कोषका प्रत्येक सदस्य प्रति उत्तरदायी हुने ।

१५. समितिका सदस्य तथा कर्मचारीको उत्तरदायित्व : (१) समितिले अन्यथा निर्णय गरेकोमा बाहेक कुनै पनि कर्मचारीले कोषबाट पाउने कुनै पनि सुविधालाई आफ्नो हकको रुपमा दावी गर्न पाउने छैन।



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख

(२) कोष सञ्चालक समितिका सदस्य तथा कर्मचारीले यसनिर्देशिका को उद्देश्य विपरित हुने गरी कोषको वितरणमा भेदभाव गर्न वा कोषको दुरुपयोग गर्न पाउने छैन ।

(३) उपविनियम (२) को प्रतिकूल हुने गरी काम गरेको प्रमाणित भएमा त्यस्तो कार्यमा सल्लग्न समितिका सदस्य वा कर्मचारीले पाउने सुविधा रकम जफत गर्न सकिनेछ ।

(४) कुनै कर्मचारीको खराब आचरण वा अन्य कुनै कारणले समितिले रोक्का गरी राखेको सुविधा वापतको रकम निजले आफ्नो आचरण सुधार गरेको पाइएमा वा निज उपर लागेको अभियोगबाट सफाई पाएमा रोक्का रकम समेत फुकूवा गरी निजलाई एकमूछ रकम समितिले उपलब्ध गराउनेछ ।

१६. उपदान पाउने : (१) यो निर्देशिका बमोजिम जम्मा भएको रकमबाट नगरपालिकामा कार्यरत कर्मचारीले अवकाश प्राप्त गर्दा पाउने उपदान यसै कोषबाट प्रदान गरिनेछ ।

(२) उपविनियम (१) बमोजिम पाउने उपदान देहायबमोजिम उपलब्ध गराइनेछ ।

(क) पाँच वर्ष देखि दश वर्षसम्म सेवा गरेका कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब बराबरको रकम,

(ख) दश वर्ष देखि पन्ध्र वर्षसम्म सेवा गरेका कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब बराबरको रकम,

(ग) पन्ध्र वर्ष देखि माथि सेवा अवधी जति वर्ष भएपनि कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब बराबरको रकम,

(च) अन्य कर्मचारीको हकमा निजले जम्मा गरेको रकम र सोको व्याज जोडी कुल रकम हस्तान्तरण गरिनेछ ।

१७. निवृत्तभरण सम्बन्धी व्यवस्था : निवृत्तभरण उपलब्ध गराउँदा देहायको आधारमा उपलब्ध गराउनु पर्ने छ ।

(क) नोकरी अवधि २० वर्ष पूरा भएको अवस्थामा,

(ख) प्रचलित कानून बमोजिम पाउने उपदानको सट्टा निवृत्तभरण लिन चाहेको अवस्थामा,

(ग) यो निर्देशिका प्रारम्भ भएपछि नगरपालिकाले निर्णय गरी निवृत्तभरण पाउने व्यवस्था गरेको अवस्थामा,

१८. थप आर्थिक सहायता सम्बन्धी व्यवस्था : (१) उपचार खर्च वापत लाग्ने रकम नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा हिसाव गरी यस कोषमा जम्मा गरिदिनु पर्नेछ ।



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख

(२) उपविनियम (१) बमोजिम रकम उपलब्ध गराउँदा यस कोषबाट रकम उपलब्ध गराउनु पर्नेछ ।

(३) उपविनियम (१) बमोजिम उपलब्ध गराउने रकम कर्मचारी वा निजको परिवारको सदस्य विरामी भएमा देहायबमोजिम भएको उपचार खर्च यस कोषबाट उपलब्ध गराइनेछ ।

(क) रोगको उपचारको निमित्त स्वीकृत चिकित्सकले जाँच गर्दा लागेको शुल्क तथा जाँच गरी लेखिदिएको प्रेसक्रिप्सन अनुसार औषधी किनेको खर्च,

(ख) अस्पतालमा भर्ना हुँदा र उपचार गराउँदा लागेको विल बमोजिमको खर्च,

(ग) अस्पताल र स्वीकृत चिकित्सक पनि नभएको ठाउँमा भएको उपचारको हकमा प्रमुख प्रशासकीय अधिकृत वा बोर्डले सिफारिस गरेको खर्च,

(घ) प्लाष्टिक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल अपरेशन) गर्दा लागेको विल बमोजिमको खर्च,

(ङ) आफ्नो घर वा डेरा छाडी अर्को जिल्ला वा विदेशमा गई औषधी उपचार गराउँदा त्यस्तो स्थानसम्म पुग्दाको र फर्कदाको विरामीको र कुरवा चाहिने अवस्था भए एकजना कुरवा सम्मको यातायात खर्चको पूरै रकम र खाना खर्च वापत सम्बन्धित कर्मचारीले प्रचलित कानून बमोजिम पाउने दैनिक भत्ता बमोजिमको रकम ।

(४) यस निर्देशिका बमोजिम पाउने उपचार खर्च कुनै कर्मचारीले पेशकीको रुपमा लिन चाहेमा सोको कारण मनासिव देखिए यसनिर्देशिका को अधिनमा रही पछि हिसाव बुझाउने गरी पेशकी दिन सकिनेछ । त्यसरी पेशकी लिएको रकमपछि हिसाव गर्दा उपचार वापत पाउने रकमभन्दा बढी हुन आएमा बढी जति रकम सम्बन्धित कर्मचारीको तलबबाट किस्ताबन्दीमा कट्टी गरिने छ । त्यसरी कट्टा गर्नु पर्ने रकम भुक्तानी नहुँदै त्यस्तो कर्मचारी वा निजको परिवारको सदस्यको मृत्यु भएमा कट्टा गर्न बाँकी रहेको रकम मिन्हा हुनेछ ।

(५) भूठा व्यहोरा पेश गरी यस निर्देशिका बमोजिम उपचार खर्च माग गर्ने वा प्राप्त गर्ने कर्मचारी लगायत त्यस्तो भूठा व्यहोरा प्रमाणित गर्ने स्वीकृत चिकित्सक (कर्मचारी भएमा) उपर विभागीय कारवाही हुन सक्नेछ ।

(६) कुनै स्थायी कर्मचारी विरामी भएमा औषधी उपचारको लागि निकासा दिँदा बीस वर्षको अवधिलाई सेवाको अवधि मानी त्यसको अनुपातमा विरामी हुने कर्मचारीले गरेको सेवा अवधिले हिसाव गरी यस निर्देशिका बमोजिम उपचार खर्च दिइनेछ ।

(७) भविष्यमा नगरपालिकाले सेवाको निमित्त सामान्यतया: अयोग्य ठहरिने गरी सेवाबाट बरखास्त गरिएको अवस्थामा बाहेक अरु जुनसुकै व्यहोराबाट कुनै स्थायी कर्मचारी सेवाबाट अलग हुँदा यस



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख

निर्देशिका बमोजिम सेवा अवधिभरमा पाउने उपचार खर्च मध्ये केही लिई वा नलिई उपचार खर्च लिन बाँकी रहेको भए त्यस्तो बाँकी रकम एकमूठ लिन पाउनेछ ।

(८) दश वर्ष सेवा अवधि नपुगेका कुनै कर्मचारीलाई औषधी उपचारको लागि खर्च दिँदा यस निर्देशिका मा तोकिएको रकमलाई दश वर्ष सेवा गरे वापत पाउने रकम मानी दामासाहीले हुन आउने रकम मात्र दिइनेछ ।

(९) यस निर्देशिका बमोजिम उपचार खर्च माग गर्ने कर्मचारीले कार्यालयमा हाजिर हुन नसक्ने गरी बिरामी भएको अवस्थामा बिरामी बिदा बाँकी भएसम्म बिरामी बिदा नै माग गर्नु पर्नेछ । बिरामी बिदा बाँकी नभएमा मात्र अन्य बिदा माग गर्न सक्नेछ ।

(१०) यस निर्देशिका बमोजिम अस्पतालमा भर्ना भई वा विदेशमा गई उपचार गराइएकोमा वाहेक कुनै कर्मचारीलाई उपविनियम (१) को अधिनमा रही एक वर्षमा निजले खाईपाई आएको डेढ महिनाको तलव बराबरको रकमसम्म उपचार खर्च दिन सकिनेछ ।

(११) यस नियम बमोजिम कुनै कर्मचारीलाई लागेको रोग स्थानीय अस्पतालबाट उपचार हुन नसक्ने भई निजको ज्यानलाई नै जोखिम हुने अवस्था परेमा बोर्डको स्वीकृति लिई त्यस्तो कर्मचारीको उपचारको लागि त्यस ठाउँबाट सबैभन्दा नजिकको कुनै सुविधायुक्त अस्पतालमा छिटो साधनद्वारा लैजाँदा र त्यहाँबाट फर्काउँदा लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने छ ।

१९. समितिको लेखा र लेखापरीक्षण : (१) समितिले कोषको लेखा महालेखा नियन्त्रण कार्यालयको सिफारिशमा महालेखापरीक्षकले तोकेको प्रक्रिया तथा ढाँचामा राख्नुपर्नेछ ।

(२) उपविनियम (१) बमोजिम राखिएको लेखा महालेखापरीक्षकबाट परीक्षण गराउनु पर्नेछ ।

(३) महालेखापरीक्षण प्रत्येक आ.व.को छुट्टाछुट्टै हुनु पर्नेछ ।

(४) महालेखापरीक्षकको प्रतिवेदन नगरसभामा पेश गर्नु पर्नेछ ।

२०. लगानी गर्न सक्ने : कोषमा जम्मा रहेको रकम सञ्चालक समितिको निर्णय अनुसार नेपाल सरकारबाट स्वीकृति प्राप्त वित्तीय निकाय, सहकारी संघ संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, जमानतपत्र वा बचतपत्रमा लगानी गर्न सक्नेछ ।

२१. कोषको रकम सापटी दिन सकिने : (१) पाँच वर्ष स्थायी सेवा अवधि पुगेका नगरपालिका कर्मचारीलाई एक वर्षको तलव बराबरको रकम मात्र सापटी प्रदान गर्न सकिने छ ।

(२) समितिले यसनिर्देशिका अनुसार प्रदान गरेको सापटी रकमलाई पाँच वर्षसम्म प्रत्येक महिनामा हिसाव गरि तलववाट कट्टा गरिने छ । तर नोकरी अवधि उमेरका हिसावले पाँच वर्ष बाँकी नभएमा उक्त सापटी रकम उपलब्ध गराईने छैन ।



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख

(३) समितिले सापटी प्रदान गर्दा कर्मचारीले एक पटक लिएको रकम चुक्ता भुक्तानी नगरे सम्म पुनः सापटी दिइने छैन ।

२२. सापटी सुरक्षा : नगरपालिकामा कार्यरत कर्मचारीहरूले कर्मचारी कल्याण कोषमा जम्मा रहेको सञ्चित रकम मध्येबाट लिएको सापटी रकम फिर्ता नगरेसम्म कोषमा बाँकी रहेको रकमलाई सुरक्षणको रुपमा रोक्का राखिनेछ ।

२३. व्याज दर : कर्मचारी कल्याण कोषबाट यस निर्देशिका बमोजिम सापटी लिएको रकममा सयकडा आठ प्रतिशत ८% व्याज लाग्ने छ । साथै कोषमा जम्मा गरेवापत सदस्यलाई सयकडा ४% व्याज दिइनेछ ।

२४. सापटी अवधि र फिर्ता भुक्तानी : (१) यसनिर्देशिका बमोजिम कर्मचारीले लिएको सापटी रकमको भुक्तानी अवधि सापटी लिएको मितिबाट पाँच वर्षको हुनेछ । चुक्ता अवधि बाँकी छँदै एकमुष्ट वा किस्ताबन्दीमा रकम चुक्ता गर्न चाहेमा चुक्ता गर्न सकिने छ ।

(२) सापटी लिएका कर्मचारीको जुनसुकै कारणबाट सेवा निवृत्त भएतापनि कोषले लिनुपर्ने सम्पूर्ण रकम असूल नभएसम्म कोषमा सञ्चित रहेको रकम फिर्ता भुक्तानी दिइने छैन ।

(३) सापटी लिएको रकमभन्दा निजको पाउने बाकी रकम कम भई कोषको लगानी नउठ्ने अवस्था परेमा त्यस्तो सापटी लिने कर्मचारीको जुनसुकै बाँकी बक्यौता रकम वा सरकारी सरह असूल उपर गरिनेछ ।

२५. निर्देशन दिन सक्ने : कोष सञ्चालन सम्वन्धी विषयमा नगरपालिकाको बोर्डले समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यसरी दिएको निर्देशन पालना गर्नु समितिको कर्तव्य हुनेछ ।

२६. अनुगमन तथा रेखदेख : कोष सञ्चालन सम्वन्धी कार्यको अनुगमन तथा रेखदेख आन्तरिक लेखापरीक्षण शाखाले गर्नु पर्ने छ ।

२७. अधिकार प्रत्यायोजन : यसनिर्देशिका बमोजिम समितिलाई प्राप्त अधिकार मध्ये कुनै वा सबै अधिकार आवश्यकता अनुसार कुनै उपसमिति, कार्यदल वा व्यक्तिलाई प्रत्यायोजन गर्न सकिने छ ।

२८. दायित्व सार्ने : (१) यो निर्देशिका प्रारम्भ हुनुभन्दा अघि श्रृजना भएका गाउँ विकास समितिका कर्मचारी कल्याण कोषसँग सम्वन्धित हक तथा दायित्व यस निर्देशिका बमोजिमको कोषमा सार्ने छन् ।

(२) षडानन्द नगरपालिका गठन हुनु पूर्व तीन गा.वि.स. रहँदाको अवस्थामा तत् तत् गा.वि.स.ले व्यवस्था गरेको कर्मचारी कल्याण कोषको सम्पूर्ण रकम र जिम्मेवारी तथा दायित्व यस निर्देशिका बमोजिम षडानन्द नगरपालिकाको कर्मचारी कल्याण कोष खातामा सार्ने छ ।

२९. खारेजी र बचाउ : यो निर्देशिका प्रारम्भ हुनुभन्दा अघि नगरपालिकाको कर्मचारी कल्याण कोषको नाममा भए गरेका सम्पूर्ण कार्यहरू यसै निर्देशिका बमोजिम भए गरेको मानिने छ ।

३०. विनियम संशोधन : गाउँसभाले आवश्यक ठानेका बखत यो निर्देशिका मा संशोधन गर्न सक्नेछ तर यसरी संशोधन गर्दा यस निर्देशिका बमोजिमको सुविधाबाट कर्मचारीहरूलाई वञ्चित गर्न सक्ने छैन ।



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख

अनुसूची - १
कवुलियतनामाको ढाँचा

प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख

षडानन्द नगरपालिकाको तहको स्थायी कर्मचारी/ अन्य कर्मचारी म
.....ले..... कामको लागि कर्मचारी कल्याण कोषबाट
रकम सापटी लिनु पर्ने अवस्था भएकोले मैले मिति २०७३/...../..... मा पेश गरेको निवेदनको
आधारमा त्यस समितिबाट स्वीकृत भएको रु.....(अक्षरेपी
रु.....) आजका मितिमा बुझिलिएँ । उक्त रकमको सयकडा
प्रतिशत व्याज र सावा रकम वर्षभित्र चुक्ता गर्नेछु । उक्त रकम चुक्ता गर्न मेरो मासिक
रुपमा पाउने तलववाटै नियमित रुपमा रकम कट्टा गर्न मेरो मंजुरी छ । यदि सो अवधि भित्रमा सावाँ
तथा व्याज रकम चुक्ता गर्न नसकेमा मेरो नाममा कल्याण कोषमा जम्मा भएको रकम रोक्का गरी
उक्त रकमले नथामे जति मेरो अन्य चल अचल सम्पत्तिबाट असूल उपर गरी लिएमा मेरो मञ्जुरी छ ।
पछि यस सम्बन्धमा कुनै उजुरबाजुर गर्ने छैन भनी यो कवुलियतनामा गरिदिएको छु ।

मिति :

कवुलियतनामा गर्नेको दस्तखत

हस्ताक्षर :

ल्याप्चे

दायाँ

बायाँ

षडानन्द नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
१ नं. प्रदेश विद्या, धोबपुर, कैलाल
२०७३

प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख

अनुसूची - २
सापटीको लागि पेश गर्ने निवेदनको ढाँचा

श्री अध्यक्षज्यू,
कर्मचारी कल्याण कोष सञ्चालक समिति षडानन्द नगरपालिका,
भोजपुर ।

विषय : सापटी उपलब्ध गराई पाउँ ।

उपरोक्त विषयमा मलाईकामको लागि त्यस कोषबाट
रु.....(अक्षरेपी रु.....) सापटी चाहिएको
हुनाले प्रचलित ऐन, नियम तथा निर्देशिका बमोजिम पालना गर्नुपर्ने शर्त पालन गर्न मञ्जुर छ भनी
सापटी पाउन यो निवेदन पेश गरेको छु ।

निवेदक दस्तखतः

नाम :

पद :

नोकरी अवधि :



प्रमाणिकरण
वीरवल राई
नगर प्रमुख